



लोक सेवा आयोग

(लिखित परीक्षा नतिजा प्रकाशन शाखा)



सूचना नं. ४८७/०७५-७६

अनामनगर, काठमाण्डौ

मिति:-२०७६।१।१४

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगरको देहायका विज्ञापनमा लिइएको लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भई सामुहिक छलफल र अन्तर्वार्ताको लागि छनौट भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सामुहिक छलफल र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २/२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र यस आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजू गराउनु पर्नेछ । आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यक कागजातको प्रमाणपत्रहरु नपुन्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारहरुले देहायको स्थान, मिति र समयमा हुने सामुहिक छलफल दिन आउँदा प्रवेशपत्र र अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्र लिई १ (एक) घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनु पर्नेछ । सामुहिक छलफल र अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ ।

सेवा, समूह, उपसमूह: व्यवस्थापिका संसद, शिक्षा तथा मुद्रण पद: मुद्रण अधिकृत

तह/श्रेणी: रा.प.तृतीय

लि.प. सञ्चालन मिति: २०७५।१०।१० र ११ गते

नतिजा प्रकाशन गर्ने कार्यालय: लोक सेवा आयोग, केन्द्रीय कार्यालय ।

विज्ञापन नं. ०७५।७६	१७१५१	-	-	-	-	-	-
किसिम:	खुला	महिला	आ.ज.	मधेसी	दलित	अपाङ्ग	पि.क्षे.
माग पद संख्या:	१	-	-	-	-	-	-
लि.प.मा सम्मिलित संख्या	१५						
अन्तर्वार्ताको लागि छनौट भएको संख्या	३	-	-	-	-	-	-

ब.क्र.नं.	रोल नं.	उम्मेदवारको नाम, थर	बाबुको नाम	बाजेको नाम	छनौट समूह
१.	१३०००१	उत्तम खनाल	ईश्वरीप्रसाद	निमानन्द	खुला
२.	१३००१४	प्रमिलाकुमारी लामिछाने	बद्रिप्रसाद	बलराम	
३.	१३०००३	रोबन प्रजापती	लक्ष्मीकृष्ण	लक्ष्मीकुमार	

द्वितीय चरणको कार्यक्रम हुने स्थान, मिति र समय:

स्थान: लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर ।

ब.क्र.नं.	सामुहिक छलफल	
	मिति	समय
१-३	२०७६।१।३० गते	दिनको ११:३० बजे

ब.क्र.नं.	अन्तर्वार्ता कार्यक्रम	
	मिति	समय
१-३	२०७६।१।३० गते	दिनको १२:३० बजे

(राजेन्द्र पौडेल)
नायब सुब्बा

(टेकप्रसाद पुलामी)
शाखा अधिकृत

(टामलाल पाण्डे)
उप सचिव